



बर्जु गाउँपालिका
गाउँ कार्यापालिकाको कार्यालय
अमाहिवेल्हा सुनसरी

१ नं प्रदेश नेपाल

सुचना नं १ /०७७/०७८

विषय :-औषधी खरिद सम्बन्धि शिलबन्दी दरभाउपत्र आह्वानको सुचना ।

प्रथम पटक प्रकाशित मिति :- २०७७/०८/१५

यस कार्यालय अन्तर्गतका स्वास्थ्य संस्थाहरुलाई चालु आ.व.०७७/०७८ को लागि आवश्यक पर्ने औषधीहरु शिलबन्दी दरभाउपत्रको माध्यम द्वारा खरिद गर्नु पर्ने भएकोले ईच्छुक ईजाजत प्राप्त रजिष्टर्ड निर्माता कम्पनि,उद्योग,फर्म वा सप्लायर्सबाट देहायको शर्तको अधिनमा रही तपसील बमोजिमको दरभाउपत्र दस्तुर (फिर्ता नहुने गरी) तिरी स्वयं उपस्थित भई तोकिएको म्याद भित्र शिलबन्दी दरभाउपत्र पेश गर्नु हुन यो सुचना प्रकाशित गरिएको छ ।

शर्तहरु

१. दरभाउपत्र फारम खरिद गर्न ईच्छुक निर्माता कम्पनी,फर्म,उद्योग ,सप्लायर्सले मू.अ.कर दर्ता प्रमाणपत्र,आ.व.२०७७/०७८ को लागि नविकरण भएको प्रमाणपत्र,आ.व.०७६/०७७ को करचुक्ता प्रमाण पत्र वा आन्तरिक राजश्व कार्यालयावाट म्याद थपको भएको पत्रको प्रतिलिपि संलग्न राखि मिति २०७७/०८/२९ गते कार्यालय समयभित्र यस कार्यालयको स्वास्थ्य शाखाबाट दरभाउपत्र खरिद गरी मिति २०७७/०८/३० गते दिनको १२:०० बजे भित्र शिलबन्दी दरभाउपत्रहरु कार्यालयमा दर्ता गराई सक्नु पर्ने छ । तोकिएको समयभित्र दर्ता भएका दरभाउपत्रहरु सोही दिन दिनको २:०० बजे दरभाउपत्र दाता वा निजको प्रतिनिधिको रोहोवरमा यस कार्यालयमा खोलिने छ । दरभाउपत्रदाता वा निजको प्रतिनिधिहरुको अनुपस्थितिमा समेत दरभाउपत्र खोलन बाधा पर्ने छैन । दरभाउपत्र दर्ता गर्ने र खोल्ने दिन सार्वजनिक विदा परेमा सो दिन पछि कार्यालय खुलेको दिनलाई क्रमशः अन्तिम दिन मानिने छ ।
२. दरभाउपत्र साथ तपसीलमा उल्लेखित धरौटी वापतको रकम यस कार्यालयको NIC ASIA BANK बर्जु शाखामा खाता नं २४३८५००१७६२८००५ मा नगदै दाखिला गरेको सक्कलै भौचर वा दरभाउपत्र दाखिला गर्ने अन्तिम मिति देखि कम्तिमा ७५ दिन मान्य अविधि भएको मान्यता प्राप्त बाणिज्य बैंक वा वित्तिय संस्थाबाट यस कार्यालयको नाममा जारी भएको बिडबण्ड (बैंक ग्यारेन्टी) दरभाउपत्र साथ पेश गर्नु पर्ने छ ।
३. शिलबन्दी दरभाउपत्र पेश गर्दा के प्रयोजनको लागि पेश गरेको हो ,ठेक्का नं.फोन नं.बाहिर लेखी सहीछाप गरी पेश गर्नु पर्नेछ ।
४. आपूर्ति गरिने औषधीहरुको स्पेशिफिकेशन विड डकुमेन्टमा समावेश गरिएको छ ।
५. दररेट अंक र अक्षर दुवैमा लेख्नु पर्ने छ । अंक र अक्षरमा फरक पर्न गएमा अक्षरमा लेखिएकोलाई मान्यता दिइने छ । केरमेट गरेको ठाउमा दाया बाया हस्ताक्षर नगरेको लाई मान्यता दिइने छैन ।
६. दरभाउपत्रदाताले सप्लाई गर्ने औषधी WHO GMP मान्यता प्राप्त कम्पनीको हुनु पर्ने छ ।
७. खरिद गरिने औषधीको प्रयोग गर्ने अवधि यस कार्यालयमा दाखिला हुदा कम्तिमा १८ महिनाको बाँकि रहेको हुनुपर्ने छ र १८ महिना EXPIRY DATE हुनेको हकमा प्रयोग गर्ने अवधि कम्तिमा ७५ प्रतिशत बाकि रहेको हुनुपर्ने छ ।
८. म्याद नाघि आएको वा रीत नपुगेको वा कुनैपनि शर्त राखी पेश भएको दरभाउपत्र उपर कुनै कार्वाही हुने छैन ।
९. पेश भएको दरभाउपत्र आंशिक रुपमा वा पूर्णरुपमा स्वीकृत गर्ने वा रद्द गर्ने अधिकार यस कार्यालयमा निहित रहने छ । दरभाउपत्र सम्बन्धि अन्य कुराहरु बुझ्नु परेमा यस गाउपालिका कार्यालयमा आई बुझ्न सकिनेछ ।
१०. दरभाउपत्र दाखिला गर्दा यस कार्यालयको अधिकार प्राप्त अधिकारीको दस्तखत र कार्यालयको छाप लगाएको दरभाउपत्र फारम खरिद गर्नु पर्ने छ र सोहि फारमको प्रत्येक पानामा दरभाउपत्रदाताको फर्म वा कम्पनीको छाप लगाएको दरभाउपत्र खरिद गर्नुपर्ने छ र सोही फारमको प्रत्येक पानामा दरभाउपत्र फारम अर्को फर्म वा कम्पनीले दाखिला गर्न पाउनेछैन यदि सो अनुसार भएको पाइएमा निजको दरभाउपत्र रद्द गरिने छ ।
११. दरभाउपत्रको मान्य अविधि दरभाउपत्र खोलिएको दिन देखि गणना हुने कम्तिमा ४५ दिनको हुनु पर्ने छ ।
१२. आफूले सप्लाई गर्ने प्रत्येक औषधी,औषधी व्यवस्था विभागमा दर्ता भएको हुनु पर्नेछ । औषधीको प्याकिंग बाहिर औषधीको जेनेरिक नाम,शक्ति,उत्पादन मिति ,एक्सपायरी मिति ,व्याच नं.उत्पादक कम्पनीको नाम स्पष्टसँग उल्लेख भएको हुनु पर्ने छ । औषधीको प्याकिंग वाहिर तथा प्रत्येक स्ट्रीपमा नेपाल सरकारबाट निशुल्क वितरणको लागि वा यो औषधी बिक्रीका लागि होइन भनी प्याकिंगमा उल्लेख भएको हुनु पर्ने छ ।
१३. शिलबन्दी दरभाउपत्र सम्बन्धि सम्पूर्ण कुराहरु यसमा उल्लेख भएकोमा उल्लेख भए बमोजिम र यसमा नभएको हकमा स्थानिय सरकार सञ्चालन ऐन २०७४,सार्वजनिक खरिद ऐन २०६३ (संसोधन सहित) ,सार्वजनिक खरिद नियमावली २०६४(संसोधन सहित),तथा नेपाल सरकारका अन्य ऐन नियम बमोजिम हुनेछ ।

क्र.स.	ठेक्का नं.	कामको विवरण	दरभाउपत्रको दस्तुर	लागत अनुमान भ्याट वाहेक	जमानत रकम	कैफियत
1	BRM/SUNSARI/MEDICINE/SQ/01/077/078	औषधी खरिद	१०००।-	१७६८०००।	५००००।-	शिलबन्दी रभाउपत्र

.....
प्रमुख प्रशासकिय अधिकृत